

आज मिति २०७५/१२/११ गते भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरत बहादुर के.सी.ज्युको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको ३४ औं बैठकमा तपशिल बमोजिमका पदाधिकारीहरूको उपस्थिति रही देहाय बमोजिम निर्णय गरियो ।

उपस्थिति

श्री भरत बहादुर के.सी.....	नगर प्रमुख
श्री कमला बस्नेत	नगर उप प्रमुख
श्री रामकृष्ण उप्रेती	(.प्र. प्र.अ.) सचिव
श्री बिर बहादुर थामी	वडा अध्यक्ष भी.न.पा. १
श्री विराजमान श्रेष्ठ	वडा अध्यक्ष भी.न.पा. २
श्री हरिसरण शिवाकोटी	वडा अध्यक्ष भी.न.पा. ३
श्री हरिवंश चौलागाई	वडा अध्यक्ष भी.न.पा. ४
श्री रामचन्द्र बस्नेत	वडा अध्यक्ष भी.न.पा. ५
श्री नबिन कुमार लामा	वडा अध्यक्ष भी.न.पा. ६
श्री कैलाश कुमार श्रेष्ठ	वडा अध्यक्ष भी.न.पा. ७
श्री नकुल के.सी.	वडा अध्यक्ष भी.न.पा. ८
श्री चित्र बहादुर भुजेल	वडा अध्यक्ष भी.न.पा. ९
श्री लालकृष्ण थामी	कार्यपालिका सदस्य
श्री दिपक धनुके.....	.कार्यपालिका सदस्य,
श्री सुमन सुनामकार्यपालिका सदस्य,
श्री रुपा शाही भुजेल	कार्यपालिका सदस्य,
श्री गौरी थामी	कार्यपालिका सदस्य,
श्री मन्जु बिश्वकर्मा	कार्यपालिका सदस्य,
श्री जमुना श्रेष्ठ	कार्यपालिका सदस्य,
श्री किरण वली.....	. कार्यपालिका सदस्य,

निर्णय नं.१: यस नगरपालिका वडा नं.५ मा रहेको महाकाली भगवतीको मन्दिर क्षेत्रलाई थप ब्यबस्थित गर्न उक्त मन्दिरको कित्तासंग जोडिएको र आसपासको जग्गा खरिद गर्न ३२ औं बैठकले गरेको निर्णय बमोजिमको गठित समितिले पेश गरेको मुल्यांकन प्रति रोपनी अधिकतम रु ३,००,०००/- (तीन लाख) मा नबढने गरी विनियोजन ऐनको अनुसूची ४ मा ब्यबस्था भएको सोहि शिर्षकमा विनियोजित बजेटबाट शिलबन्दी दरभाउ पत्रमा बिक्रि गर्न मन्जुर गरेको प्रतिरोपनी मूल्य रु तीन लाखका दरले भीमेश्वर नगरपालिका वडा नं. ५ बस्ने टेक बहादुर कार्कीको किन ३०२ बाट क्षे.फ. ०-५-२-३, (०,०१८१ ब.मी.) कि. नं. २७८ बाट क्षे.फ. ०-६-३-२ (०,०२१९ ब.मी.) र सोहि स्थान बस्ने पुरुषोत्तम कार्कीको कि.नं. २२१६ बाट क्षे. फ.०-०-२-३ (०००२२ ब.मि.) र कि. नं. २७४ बाट क्षे.फ.१-४-०-०, (०,०६३६ ब.मि.) जम्मा (१०५८ ब.मी.) २-०-४-४ दुई रोपनी चार पैसा चार दाम जग्गा खरिद गर्ने निर्णय गरियो ।

निर्णय नं.२: यस नगरपालिका वार्ड नं . ३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा संचालनमा रहेको एकद्वार संकट ब्यबस्थापन केन्द्र (ocmc) सेवा लाई निरन्तरता दिन मिति २०७५/११/२२ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकको निर्णय बमोजिम उक्त कार्यक्रममा स्टाफ नर्स पदमा कार्यरत फुलसी ४ रामेछापका सशिकला चौहानलाई कार्यक्रमबाटै मासिक पारिश्रमिक २३,५०० /- र दर्शन खर्च पाउने गरि आ.वा.२०७५/७६ को स्वीकृत कार्यक्रम संचालन गर्न २०७५ श्रावण १ गते देखि २०७६ असार मसान्तसम्मका लागि निजको सेवा करारलाई निरन्तरता दिने निर्णय गरियो ।

निर्णय नं.३: यस नगरपालिकाको आन्तरिक आयको श्रोतको रूपमा रहेको यस नगरपालिका क्षेत्र भित्रका नदीहरुबाट लागि ढुंगा तथा बालुवा संकलन गर्ने कार्यका लागि स्पाइरल ग्रीड सलुसन प्रा.लि.भीमसेन गोला, काठमाण्डौका परामर्स दाताबाट दोल्ती खोला बगर ५३८.९९ घ.मि., नागदह क्षेत्र २८९९.घ.मि., मरयांग खोला बगर ९३९१ घ.मि., नाकेडाडा बगर ८१९६ घ.मि., उखरे सत्सरे बगर १२१५ घ.मि., भांगे खोला बगर ८२७२.७१ घ.मि., ठुला बगर ५२४१.९६ घमी. चर्नावती तामाकोसी बगर २४९९.९ घमी. र सेराबेशी २५२४ घमी. गरि जम्मा ४०,७७७.६६ घ.मि. उत्खनन गर्न सक्ने गरि तयार गरिएको IEE प्रतिवेदन लाई स्वीकृत गरि कार्यान्वयनमा ल्याउने निर्णय गरियो ।

निर्णय नं.४: संघीय सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत हिमालयन अध्ययन अनुशन्धान तथा तालिम केन्द्र निर्माण शिर्षकमा विनियोजित भएको रु १,००,००,०००/- (एक करोड) कार्यान्वयनका लागि सार्वजनिक जग्गा संग जोडिएको र सडक संरचनाले छोएको भी.न.पा. ३ र ७ को उपयुक्त स्थानमा करिब तीन रोपनी जग्गा खरिद गरि कार्य अगाडी बढाउन तपशिल बमोजिमको जग्गा खरिद, मूल्य निर्धारण तथा मुल्यांकन समिति गठन गर्ने निर्णय गरियो ।

८	८	२	०	०	२	०	५०	२	०	०	०
९	९	३०	०	०	०	०	०	०	०	०	८

निर्णय नं.७: .मदन आश्रित मार्ग निर्माणका लागि रु एक करोड बिस लाख विनियोजन भएकोमा DPR तायारीको लागि रु पाच लाख छुट्याइएकोमा बाँकी रहेको रकम रु एक करोड पन्द्र लाख मध्ये सोहि सडकको क्षेत्रमा पर्ने थामी जातिको भूमे मन्दिरमा पहिरो गई पूर्ण रुपमा क्षती भएकोले सो पहिरोले बस्तीमा समेत ब्यापक असर पर्ने देखिएकोले सो खण्डको तत्काल ब्यबस्थापनका लागि रु दस लाखमा नबढ्ने गरि उपभोक्ता समिति मार्फत निर्माण कार्य अगाडी बढाउने र बाँकी रहेको रु एक करोड पाच लाखबाट उक्त सडकको निर्माण कार्य ठेक्का मार्फत अगाडी बढाउने निर्णय गरियो ।

निर्णय नं.८: यस नगरपालिका वडा नं.६ मुलखर्कडाडामा निर्माण हुने विश्व शान्ति बुद्ध पार्कको परामर्स दाता सिस्मोटेक इन्जीनियरिंग कन्सल्टेन्सी प्रा. लि. द्वारा मिति २०७५११/२३ मा तयार पारीएको DPR स्वीकृत गरि कार्यान्वयन गर्ने निर्णय गरियो ।

बिबिध

(क) यस नगरपालिकाको मुख्य बजार क्षेत्रमा सडक ढलको च्याम्बरको बिको निर्माण गरि ब्यबस्थापन गर्दा लागेको खर्च रकम प्राबिधिक मुल्यांकन अनुसार भुक्तानी दिने निर्णय गरियो।

(ख) यस नगरपालिका वडा नं. ६ को पाटी खोला ४ मि . भएकोमा खोला हुदै जाने सरस्वती मार्गको row ४ मी.भएको खोलाको दुवैतर्फ १ मि.को जाली लगाई बर्षाको पानी समेतलाई ध्यानमा राखी ४ फिट (१.२ मि) खोलाको बहाव छोडी दुबैतर्फ सडक निर्माण गर्न स्थानीय जनसमुदायको माग र वडा नं.६ बाटसिफारिस समेत भएको हुदा सोहि बमोजिम निर्माण कार्य भएकोले उक्त सडक निर्माणको रकम भुक्तानी दिने निर्णय गरियो ।

(ग) .क्षमावती माध्यामिक बिद्यालय भीमेश्वर १ लाई बालिबिज्ञान अन्तर्गत प्रयोगात्मक सामाग्री खरिद गर्न जनतासंग मेयर कार्यक्रमबाट भुक्तानी भएको रु ३०,०००/- (तीस हजार) मात्र अनुमोदन गर्ने निर्णय गरियो ।

(घ) यस नगरपालिकाबाट बिगत बर्ष देखि निरन्तर रुपमा सामाजिक सुरक्षा भत्ता लिई रहेका लाभग्राहीहरुको कम्प्युटर इन्ट्री छुट हुन गएको र यस बर्षबाट अनिवार्य रुपामा software entry गर्नुपर्ने ब्यबस्था गरिएको कारण सामाजिक सुरक्षा भत्ता लिन छुट भएका लाभग्राहीहरुको बिवरण software मा प्रबिस्ट गरि सकिएको तर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिएको

हुदा त्यसरी छुट भएका लाभग्राहीहरूको लागि थप सामाजिक सुरक्षा भत्ता उपलब्ध गरईदिन राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागलाई अनुरोध गर्ने र आ.ब. ०७४/७५ मा कृषि विकास बैंक मार्फत केहि लाभग्राहीहरूको भत्ता सम्बन्धित व्यक्तिको खातामा प्रबिस्ट नगरी नगरपालिकामा फिर्ता गरेको र नगरपालिकाले पनि सो रकम सरकारी कोषमानै फिर्ता गरेकोमा उक्त लाभग्राहीहरूले आ.ब. ०७४/७५ को सामाजिक सुरक्षा भत्ता नपाएको भनि प्रमाण सहित उपस्थित भएका हुदा उक्त लाभग्राहीहरूको विवरण सहित आवश्यक रकम निकास गरिदिन र वितरणका लागि अनुमति प्रदान गरिदिन राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागलाई अनुरोध गर्ने निर्णय गरियो ।